



**लोक सेवा आयोग**  
**सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा**  
**परीक्षा संचालन शाखा**



**आ.प्र. तथा महिला तर्फको सहायक द्वितीय पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना**

निकाय:	श्री नेपाल नोटरी पब्लिक परिषद्	विज्ञापन प्रकाशित मिति:	२०७६/१०/०३	लि.प. कार्यक्रम प्रकाशित मिति:	२०७७/०६/२२				
कोभिड-१९ संक्रमणको कारण स्थगित रहेको परिषद्को पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक द्वितीय (खरिदार) पदको <b>आ.प्र. तथा महिला तर्फको सहायक द्वितीय पदको प्रतियोगितात्मक लिखित परीक्षाको</b> कार्यक्रम तथा परीक्षा केन्द्र देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।									
क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
१	१/०७६/०७७	आ.प्र.	सहायक द्वितीय (खरिदार)	२०७७ मंसिर २३ गते विहानको ८:०० बजे	२०७७ मंसिर २४ गते विहानको ८:०० बजे	१	श्री लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर ।	१	१
२	२/०७६/०७७	महिला	सहायक द्वितीय (खरिदार)			२६		१	२६

**द्रष्टव्य:**

१. उम्मेदवारले उत्तरपुस्तिकामा **कालो मसी भएको डटपेन/कलम** मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारवालाई परीक्षामा सम्मिलित नगराइने हुँदा **प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै** परीक्षा भवनमा आइपुगुपर्नेछ ।
३. परीक्षा भवनमा **झोला, मोबाइल फोन तथा अन्य इलोक्टोनिक्स डिभाइसहरु लैजान निषेध** गरिएको छ ।
४. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि **आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम** स्थगित हुने छैन ।
५. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter)मा **A, B, C, D** लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
६. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै **परिचयपत्र अनिवार्य** रूपमा लिई आउनु पर्नेछ ।

क्र.सं.	विज्ञापन नं.	किसिम	पद, सेवा, समूह/उपसमूह/ तह	लिखित परीक्षा मिति र समय		उम्मेदवार संख्या	परीक्षा केन्द्र	रोल नं.	
				प्रथम पत्र	द्वितीय पत्र			देखि	सम्म
<b>कोभिड - १९ संक्रमणको समयमा सुरक्षित रहन परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरु</b>									
१.	परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवारले माक्स लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर र खानेपानी समेत लिई आउनु पर्नेछ।								
२.	परीक्षार्थी परीक्षाको लागि तोकिएको समय भन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नु पर्नेछ ।								
३.	परीक्षार्थीहरु परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नु पर्दा भिडभाड नगरिकन २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।								
४.	परीक्षार्थीहरु समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।								
५.	परीक्षार्थीले उत्तरपुस्तिकामा लेखिसके पश्चात बाँकी रहेको उत्तरपुस्तिकाको खाली स्थान स्वयंले काटी बुझाउनु पर्नेछ ।								
६.	परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाएको हस्ताक्षर गरी बाहिर जानु पर्नेछ।								
७.	कोभिड-१९ को संक्रमणका सम्बन्धमा परीक्षार्थीले स्वयं घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थी परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन ।								
८.	परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।								

राजु सत्याल  
शाखा अधिकृत

नारायणप्रसाद झवाली  
उप सचिव